



“मुसिकोट नगरको समृद्धिका आधार: सामाजिक विकास र न्यायसँगै कृषि, उद्योग, पर्यटन र पूर्वाधार”

मुसिकोट नगरपालिका



## नगर कार्यपालिकाको कार्यालय

वामीटक्सार, गुल्मी

लुम्बिनी प्रदेश, नेपाल

च.नं.: ८५०

प.सं.: २०८१/०८२

वामीटक्सार, गुल्मी  
लुम्बिनी प्रदेश, नेपाल


मिति २०८१/०९/०२

विषय: प्रस्ताव आहवान गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा यस नगरपालिका भित्र रहेका विपन्न महिला, हिसा पिडित महिला, कोभिड-१९ बाट प्रभावित महिला, एकल महिलाहरुका लागी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालू आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अन्तर्गत राष्ट्रपति महिला सशक्तिकरण तथा जिविकोपार्जन सुधार कार्यक्रम संचालन गर्नु पर्ने भएकाले रितपुर्वक संचालनमा रहेका संस्था तथा सहकारीहरुले तपशिल बमोजिमको कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (मिति २०८१/०९/१६) गते सम्म प्रस्ताव पेश गर्नु हुन अनुरोध छ।

### आवश्यक कागजातहरू

- संस्थाको विधान, परिचय, उद्देश्य, कार्यसंचालन प्रक्रिया, भौतिक तथा वित्तीय स्रोत सम्बन्धी विवरण,
- प्रस्तावित व्यवसायको अवधारणपत्र, व्यवसायको क्षेत्र, तालिम अवधि र स्रोत परिचालन सहितको व्यवसायिक योजनाको विवरण,
- प्रचलित कानुन बमोजिम दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि,
- अधिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
- अधिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन,
- प्रस्तावित कार्यक्रममा संस्थाको योगदानको अंश, अन्य निकायबाट प्राप्त हुने सम्भाव्यता सहयोग वा साझेदारीको स्रोत सहितको यथार्थ विवरण,
- कालोसुचीमा नपरेको र प्रचलित कानुनबमोजिम अयोग्य नरहेको स्वघोषणा,
- प्रस्ताव दर्ता गर्दा संस्थाले विपन्न र एकल महिलाको आर्थिक उत्थान तथा सशक्तिकरण हुने गरी व्यावसायिक सम्भाव्यता समेत उल्लेख गरी सोको कार्यान्वयन कार्ययोजना सहितको प्रस्ताव पेश गर्नुपर्नेछ ।

  
चेतनाथ गिरी

प्रमुख प्रशासकीय अधिकृत  
**दातवाय गिरी**  
प्रमुख प्रशासकीय अधिकृत

अनुसूची -२

(दफा १० को उपदफा (१) सँग सम्बन्धित)

प्रस्तावको ढाँचा

१. प्रस्तावदाता संस्थाको विवरण

- (क) संस्थाको नाम:.....
- (ख) ठेगाना:.....
- (ग) प्रदेश:.....
- (घ) जिल्ला:.....
- (ड) न.पा/गा.पा:.....
- (च) गाँउ/टोल:.....
- (छ) सम्पर्क व्यक्ति:.....
- (ज) सम्पर्क नम्बर:.....

२. संस्था दर्ता भएको निकाय नम्बर मिति तथा जिल्ला:

३. संस्थाको सदस्य सहभागिताको अवस्था

वर्गीकरण	सहभागिता					
	साधारण सदस्यता		सञ्चालक समितिमा		कार्यक्रमबाट प्रत्यक्षतः लाभान्वित हुने	
	संख्या	प्रतिशत	संख्या	प्रतिशत	संख्या	प्रतिशत
महिला						
अपाङ्गता भएका व्यक्ति						
दलित समुदाय						
पिछडिएका अल्पसङ्ख्यक/ जनजाति						
अन्य						
जम्मा						

नोट: संस्थामा आबद्ध महिला मध्ये अपाङ्गता भएका महिला र एकलको संख्या कति कति छ खुलाउनु पर्नेछ।

४. सञ्चालक समितिका पदाधिकारीहरूको विवरण

क्र. स.	नाम	ठेगाना	सम्पर्क नम्बर	योग्यता

५. संस्थाको कार्य प्रकृति

- (क) सञ्चालक समितिको बैठक नियमित रूपमा बसेको/नबसेको .....
- (ख) गत आ.व. को जम्मा बैठक संख्या .....
- (ग) मिति.....
- (घ) वार्षिक साधारण सभा नियमितता  छ  छैन
- (ड) नियमित साधारण सभा बसेको मिति .....
- (च) नियमित मितिभन्दा पछि बसेको मिति .....
- (छ) लेखा परीक्षण नियमित  छ  छैन
- (ज) अन्तिम लेखा परीक्षण भएको मिति .....



(झ) कार्यसञ्चालन नियमावली [ ] छ [ ] छैन

#### ६. प्रस्तावित कार्यक्रमको विवरण

(क) प्रस्तावित कार्यक्रमको नामः

(ख) प्रस्तावित कार्यक्रम सञ्चालन स्थलः

(ग) कार्यक्रम प्रारम्भ हुने मिति:

कार्यक्रम सम्पन्न हुने मिति:

(घ) क्षेत्रः कृषि तथा पशुपालनः पर्यटन, गैरकृषि

(ङ) प्रस्तावित कार्यक्रमको अवधारणा

(च) प्रस्तावित कार्यक्रमको औचित्य

(छ) प्रस्तावित कार्यक्रमको उद्देश्यः

(ज) कार्यक्रम सञ्चालन विधि

- सैद्धान्तिक
- प्रयोगात्मक

(झ) प्रस्तावित कार्यक्रमको कुल लागत रु.

- जीविकोपार्जन कार्यक्रमबाट माग गरिएको अनुदान रु
- संस्थाको स्रोतः नगद [ ] बस्तुगत [ ]

(ञ) प्रस्तावित कार्यक्रमको कार्ययोजना

सि.नं.	क्रियाकलाप	समयावधि	विधि/प्रकृया	स्थान	कैफियत

#### ७. प्रस्तावित व्यवसायको प्रकृति

८. व्यवसाय छनौट विधि

९. प्रस्तावित कार्यक्रमबाट लाभान्वित लक्षित महिलाको सहभागिता

१०. प्रस्तावित व्यवसायको बजारसँगको पहुँच

११. संस्थाको सम्बन्धित कामको अनुभव/अवधि/समय

१२. स्थानीय स्रोत साधन परिचालनको अवस्था

१३. नेपाल सरकारको अन्य निकायबाट वित्तीय सहयोग प्राप्त गरेको वा नगरेको

१४. व्यवसाय क्षेत्रमा नवप्रवर्तन हुने/नहुने:

अध्यक्षको हस्ताक्षर

नाम, थर

संस्थाको नाम, ठेगाना

संस्थाको छाप

सम्पर्क नं.

नोट: माथि उल्लेखित विवरणहरूलाई पुष्टि गर्ने आधिकारीक कागजातहरू समेत यसैसाथ संलग्न गर्नुपर्नेछ।

